

मलंगवा नगरपालिकाको ३६ औँ स्थापना दिवसको अवसरमा आयोजित  
विशेष समारोहमा नगर प्रमुख श्री नागेन्द्र प्रसाद यादवज्यूको मन्तव्य

प्रमुख अतिथिज्यू  
मञ्चमा आसिन विशिष्ठ अतिथि गण  
राजनितिक दलका प्रतिनिधिज्यूहरू  
कार्यालय प्रमुखज्यूहरू  
नगरसासी दाजुभाई दिदीबहिनीहरू  
सञ्चारकर्मी मित्रहरू  
उपस्थित सम्पूर्ण महानुभावहरू ।

मलंगवा नगरपालिकाको ३६ औँ स्थापना दिवस फागुन १८ का अवसरमा  
सम्पूर्ण नगरवासी दाजुभाई दिदीबहिनीहरूमा हार्दिक बधाइ तथा शुभकामना  
व्यक्त गर्दछु ।

संवैधानिक अधिकार तथा संघीय शासन व्यवस्थाको मर्म बमोजिम जनतालाई  
घरदैलोमा नै सेवा पुर्याइ सुशासन प्रवर्धन गर्नु नगरपालिकाको पहिलो कर्तव्य  
रहेको छ।

सर्लाही जिल्ला कै पहिलो यस मलंगवा नगरपालिकामा मैले चौथो पटक  
नगरप्रमुखका रूपमा जनताको सेवा गर्ने अवसर प्राप्त गरेको छु । मैले आफ्नो

जीवनको उर्जा यही माटोमा खर्चिएर सामाजिक कामको अनुभव गरेको छु ।  
नगरवासीको आकांक्षालाई मैले नजिकबाट हेरेको छु ।

आज हामी समक्ष विकासको तीव्र गति, सिमित स्रोत साधन, कमजोर संस्थागत क्षमता तथा जनताको बढ्दो आकांक्षाबीच तालमेल मिलाएर यस नगरपालिकालाई गर्व गर्न लायक बनाउने कार्य निकै चुनौतिपूर्ण छ । त्यसैले दीर्घकालीन योजनामा आधारित विकास, जनसेवामा आधारित कार्यक्रमहरू गर्न तथा सुशासन र नवप्रवर्तनका काममा मेरो ध्यान केन्द्रित भएको छ ।

नगरको पहिचान झल्किने र सकारात्मक सन्देश प्रवाह गर्ने नगरगान निर्माण गरी सार्वजनिक गरिएको छ । नेपाल सरकार, संघीय आयोजना कार्यान्वयन इकाइ जनकपुरबाट निर्माण सम्पन्न भएको मलंगवा बसपार्क ठेक्का प्रक्रियाबाट सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण कार्य भैरहेको छ । जग्गा वर्गीकरण गर्न भूउपयोग ऐन, २०७६ अनुसार स्थानीय तह भूउपयोग परिषद गठन गरी यो काम अन्तिम चरणमा पुगेको छ ।

नगरमा लामखुट्टे विरुद्धको विषादी छर्किने र शीतलहरका समयमा चोक चोकमा आगो बाल्ने कार्य भएको छ । विकासका अधूरा काम पूरा गर्ने र सँगसँगै नयाँ योजनाहरू कार्यान्वयन गरिदैंछन् । नगरपालिका र रेडियो नेपाल

बर्दिबासका बीच सम्झौता भई मासिक रूपमा हाम्रो मलंगवा प्यारो मलंगवा कार्यक्रम प्रसारण प्रारम्भ भएको छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्रमा सडकको १५ मिटर चौडाइ कायम गरी सघन शहरी विकास कार्यक्रम संघीय आयोजना कार्यान्वयन इकाइ जनकपुरबाट निर्माण कार्य भैरहेको छ । आजै मात्र पर्यटन विकासमा योगदान गर्न जनसागर पोखरीमा डुङ्गा सञ्चालन प्रारम्भ गरिएको छ । यो आर्थिक वर्षमा आर्थिक ऐन, विनियोजन ऐनका साथै विद्यालय शिक्षा व्यवस्थापन कार्यविधि, कन्टिनजेन्सी रकम खर्च सम्बन्धी कार्यविधि, आप्रवासन व्यवस्थापन कार्यविधि, वेवारिसे शिशु व्यवस्थापन कार्यविधि र मलंगवा बसपार्क व्यवस्थापन कार्यविधिहरू लागू गरिएको छ ।

नगरपालिकाको ३६ औँ स्थापना दिवसका अवसरमा हिजो नगरपालिकाको विकास चिन्तनमा केन्द्रित उच्चस्तरको अन्तरक्रिया सम्पन्न भएको छ । यसका आधारमा यही वर्ष हामी नगरपालिकाको आधिक योजना अर्थात् डिपिआर तयार गर्दैछौँ ।

आज नगरपालिकाको प्रतीक चन्ह लोगो सार्वजनिक गरिएको छ । मलंगवा स्मारिका, २०७९ प्रकाशन गरी भर्खरै सार्वजनिक गरिएको छ । स्मारिकामा नगरपालिकाबाट हुने सेवा प्रवाहमा सहजताका लागि अत्यावश्यक जानकारीहरू र नगरविकासका अवधारणा समेत समावेश गरिएको छ ।

यही आर्थिक वर्षमा नगरपालिकाको राजस्व सुधार कार्योजना बनाइ लागु गर्नेछौं । लैङ्गिक समानता र सामाजिक समावेशीकरणको रणनीति तयार गर्नेछौं । यसका साथै सडक सञ्जाल विस्तार गर्नेछौं । शिक्षा, स्वास्थ्य र सरसफाइमा सुधार गर्दै लग्नेछौं ।

नगरपालिकालाई जनतामा समर्पित संस्थाका रूपमा स्थापित गर्ने हाम्रो प्रयास रहनेछ । यी सबै कामका लागि हाम्रो नीति र नियतमा इमान्दारिता र निरन्तरता हुनुपर्छ भन्ने मेरो मान्यता रही आएको छ । यस कार्यक्रमलाई मैले नगरपालिकाको सार्वजनिक सुनुवाइको रूपमा समेत लिएको छु ।

नगरको चौतर्फी विकास र नागरिकका चाहना पूरा गर्न मलंगवा नगरपालिकाको मात्र प्रयास पर्याप्त हुदैन । यसका लागि संघ तथा प्रदेश सरकारको सहयोग र विकास साझेदारहरूसँगको सहकार्य आवश्यक छ । यसका साथै सबै तहका जनप्रतिनिधिहरू, सबै राजनीतिक दल, व्यवसायी, सरकारी तथा गैर सरकारी निकाय, सञ्चार क्षेत्र र अभियन्ता तथा आम नगरबासी आमाबाबु, दाजुभाई दिदी बहिनीबाट उचित साथ सहयोगका लागि समेत आवाहन गर्दछु ।

अन्तमा फेरि पनि हामीलाई सहयोग गर्नु हुने सबै प्रति धन्यवाद व्यक्त गर्दछु ।

धन्यवाद, जय नेपाल ॥

नागेन्द्र प्रसाद यादव

नगर प्रमुख